

सूर्तिजन्य पदार्थको सेवनले ज्यान लिन्छ ।



सूर्तिजन्य पदार्थको सेवन गरेमा क्यान्सर, श्वासप्रश्वास तथा मुटु सम्बन्धी घातक रोगहरू लाग्दछन् ।

त्यसैले सूर्तिजन्य पदार्थको सेवन नगरौं !

अकाल मृत्यु हुनबाट बचौं !!

सार्वजनिक स्थल र सार्वजनिक यातायातमा धुम्रपान तथा सूर्ति सेवन गर्न पाइँदैन । यसको उल्लंघन गरेमा बाहिर निकालिने वा १०० रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

